

1. a₁ d₁ k_i:₁ k_os n_o k_la₁ m_po_r z_i:₁ n_o d_ä₁
z_ēn z_o b_an
2. m_on_o v_ri_nd i₁ d_o b_lu_r m_o g_ōi g_o:₁ t_o
3. n_o:₁ s_pi_no_zo n_o m_i:₁ o_r g_ol_a:₁ k_me_r
m_af_i:₁ n_o - o_f:₁ m_af_i:₁ n_o
4. s_pv₁:₁ j_on i_s l_a:₁ s_to_x w_æ:₁ r_ok - i_s o
s_le₁:₁ x_e w_æ:₁ r_ok
5. u_rp₁ d_a:₁ s_pi_p k_re₁:₁ g_ōz_o b_os₁ x_e:₁ m_ol_t
b_ro₁:₁ t_e
6. d_in t_ye_mo_r m_a:₁ n_e:₁ n_o s_pl_i:₁ s_to_r i_n
z_on_o v_in_or
7. d_o s_pi_po_r l_æk_to z_ōⁿ l_ip_on a_f
8. i_n d_a f_ab_ri_k i_s n_ik_s t_o z_i:₁ n_o
9. k_om_is_on_oi_s m_æn_o k_o || m_a:₁ i_to_ko || o
k_in_o k_o - o k_i:₁ n_t ||
10. b_v:₁ s₁- t_a:₁ p_t v_us f_i:₁ z₁ p_i:₁ n_to b_i:₁ z₁-
p_ot_o... - p_i:₁ n_t f_os
11. b_re_nd v_us t_w:₁ o_r k_il_o:₁ k_ri₁:₁ k_o-
k_ri_ks_ko_s
12. z_eb_o m_e v_æ:₁ v_o d_ræ₁:₁ l_it_or_s w_æ:₁ n_o
o₁:₁ t_o t_o x_od_ru₁:₁ n_o k_r
13. æ₁ d_ræ₁:₁ g_od_o n_o m_a:₁ i₁ m_e:₁ n_o k_ly₁:₁ p_od_i
|| d_re₁:₁ o_r n_o m_a:₁ i₁
14. k_ei₁ p₁ s_o k_ni₁ g_oz_i:₁ n_o
15. v_ai₁ s_to_lo₁ v_ot w_o:₁ t_e n_i f_oe₁:₁ l₁ n_i m_i:₁ o_r
g_ov_i:₁ t_e
16. k_sε₁ m₁ b_la₁:₁ d_a:₁ k_me_r j_y:₁ n_i m_e:₁ i₁
g_ow_is_t ε₁ m₁
17. d_a:₁ d_e m_o k_ik₁ n_i x_od_v:₁ o_n - z_li₁ n_o
18. w_i ε₁. t_a t_ān g_od_o:₁ o_n - d_i:₁ o_t o_r o₁:₁ k_om_t
|| d_i:₁ o_n a_t o_r o₁:₁ k_om_t ||
19. oⁿ s_pi_no₁ k_op₁ - s_pi_no₁ (k_op₁) n_et_o - o_n
a₁:₁ l_of₁ m_o:₁ n_o
20. o_y k_la_k- b_an₁ - oⁿ w_æ:₁ o₁ - i_o m₁ b_e:₁ m_t
(wei bijwater) - n_o p_ad_os_tu₁:₁ l₁ - o_n o₁:₁ x₁-
n_o v_oe₁:₁ z_o - n_o p_oe₁:₁ b₁ (jonger) - n_o z_o:₁ m_or₁-
v_o:₁ o₁ g_ol₁ - n_o v_li₁:₁ n_od_or (jonger)

21. d_i:₁ o₁ k_e:₁ z_ol₁ d_e:₁ j_i:₁ o₁ l₁ d_o w_e:₁ z_ol_t
f_ix_to_r
22. k_so_r l_u:₁ p_e:₁ z_ol_t f_os x_e:₁ i₁ v_o
23. ε₁ n_o l_ā:₁ n_t l_ot f_oe₁:₁ l₁ o_w i₁ x_e:₁ o₁ p_on
a_f:₁ b_re₁:₁ i₁ k_o
24. æ₁ j_e:₁ f_ā z_o l_e:₁ i₁ v_on i_s n_o m₁ b_e:₁ i₁ t_o x_ot
25. g_i:₁ t₁ f_t m_o t_wi₁:₁ o_r b_ri₁:₁ o₁ s_ti₁:₁ n_o-
b_ri₁:₁ o₁ z₁ - d_o b_ri₁:₁ o₁ t_or
26. d_a:₁ s_tā^m b_el_it s_to₁:₁ t_or n_o m_i:₁ o₁ z₁
27. d_i:₁ o₁ m_an d_i:₁ o_n e_r j_o l_e:₁ o₁ v_o g_ol_ak
n_on i₁:₁ o₁ z₁
28. d_in d_y:₁ v_ol i_s n_i i_n d_an_e:₁ o₁ m_ol₁
g_ob_le₁:₁ o₁ v_o
29. d_o s_po₁:₁ l_kō₁:₁ n_o z_o z_e:₁ n_o m_e:₁ t_o
m_i:₁ o₁ s_to_r n_o d_o k_i:₁ o₁ g_ow_e:₁ t_e
30. i_ko₁ n_t o_x n_i k_o:₁ t_e m_o i₁:₁ o₁ r_da_k x_or_i:₁ o₁ t_e
s_en
31. d_o b_ri₁:₁ o₁ s_to_r d_ri₁:₁ n_o k_o g_e:₁ z_o l_æ:₁ z_o m_e:₁ o₁ l₁
32. æ₁ i₁ k_an_i x_ō:₁ w_æ:₁ z_o k_o - æ₁ j_e:₁
k_e:₁ o₁ l₁ p_æ:₁ i_n
33. s_te_kt i_s n_o s_te₁:₁ o₁ l₁ i_n d_i:₁ o₁ m₁ b_es_om
(uit rijk) - i_n d_i:₁ o₁ m₁ b_es_to_l
34. n_e:₁ o₁ - m_e:₁ t_o k_e:₁ o₁ g_ol₁ i₁ w_æ:₁ t_e o_r
n_i m_or g_os_po₁:₁ t_e || g_os_pe₁:₁ t_e ||
35. ε₁:₁ - k_e m_a:₁ l₁ t_wi₁:₁ o₁ k_i:₁ o₁ z_o g_or_u:₁ p_on
o₁:₁ v_o z_o a₁:₁
36. d_i p_e:₁ l₁ z₁ i_s n_i z_æ:₁ t₁ p₁ - d_or z_it_o n_o x₁
w_it_o b_o:₁ o₁ n_t f_os i_n
37. z_o z_ē w_e:₁ x₁ n_o t_fo_e:₁ l₁ t_e
38. z_e:₁ j_i:₁ o₁ s_t s_o g_e:₁ l₁ d_æ:₁ l₁ o₁ p_on u_rp_od_u:₁ n_o
39. æ₁ z_a:₁ l_t n_u:₁ o₁ t_e w_æ:₁ t_e b_ri₁:₁ n_o
40. z_is d_e:₁ l₁ o₁ f_t f_a:₁ n_or m_e:₁ l₁ o₁ k₁ w_æ:₁ t_e
41. d_o m_ān m_y:₁ t_e s_ōⁿ w_æ:₁ f₁ b_os₁ x_e:₁ i₁ z_o m_o
|| d_o v_i:₁ o₁ n_t m_y:₁ t_e s_ōⁿ v_ro₁ w₁... ||
42. i_nt₁ s_po₁ l₁ t_e s_we_r m_on i_s x_ov_o:₁ z_læ₁ t_e k₁
43. æ₁ j_i:₁ o₁ z_o x₁ u_r m_at₁ m₁ s_tæ: z_o k₁ i_s
44. w_æ:₁ m_y:₁ t_e d_o:₁ z_o d_e:₁ l₁ o₁ f_t v_an e_mo₁:₁ t_e g_ar₁:₁ l₁ z_o d_o:₁ d_o:₁
z_l o₁ f_t

45. Elt' pta beid is ut pelfo
 46. V. za meit'or isut vet xalak o' slak
 47. Xa sprinon utm tar weid' t'ot for o'n
 weid'ing
 48. dan dvanir xat' ldam boim i' ryo
 ||dim boid makwe. t' kor ||
 49. du. r' ti veid' star i' stu.
 50. t' boginta lo. r' ja - of: klepa. vor
 di' st' mis - do. x' mis - t' of - do veid' spars
 51. om betspræ. i - padsgolat - v' spræ. r' ja - ja
 o. t' spræ. r' ja
 52. di v' r' u' w e. t' æ. r' o. r' lo. t' r' snæ. r' i' ja
 53. Xa v' d. d' er e. tam z' eis ja. r' no. t' s' xo. r' b.
 o. t' ta g' d' n
 54. k' e' b' m a' f' r' o. d' i' ja zo. t' lo. t' l' a' y' s
 t' w' o. t' o' r' t' a' g' d' n
 55. v' e. t' l' i' v' e. r' a' di' xi. da. ni' v' o' e. l' l' a' y' s
 de. r' o' r' a' k' a. n' t' r'
 56. stæ. r' l' o' p' o' t' a' z' e' ni' f' o' e. l' w' e. i' r' t
 || p' o' t' a' r' a' p' o' t' a' ||
 57. d' a' s' x' u. r' p' s' t' o. d' i' n' d' a' n' u' t' k' v' a' r' n
 d' a' s' x' o' u' w
 58. t' n' m' e. i' r' t' i' s' t' n' o' x' t' a' k' o. u' t' f' o' r' t' a
 k' e. i' t' o' b' a. l' a' l' a'
 59. di' k' e. i' t' o' s' d' i' g' e. l' v' d' a' g' u. i' l' i' x' t' - e. l' i'
 60. æ. r' t' r' o' k' m' e' t' p' e. i' r' t' s' o' n' a' s' t' e. i' r' t
 || æ. r' t' r' u. r' k' ||
 61. di. r' o' n' t' æ. t' k' u' r' u' m' d' a. l' a' j' o. r' a
 n' o. d' a' k' æ. i' e' m' i' s
 62. d' a' p' v. r' t' o' r' z' e. i' d' a. d' v' r' a' l' i' v' o' n' i' s' o' r'
 v' u' l' m' o' k' t' u'
 63. g' o' r' o' x' t' m' a' w' e' l' i' m' a. r' g' a' s' p' r' o' k' t
 n' i' t' e. i' g' o' m' æ. i' i'
 64. d' a' z' w' o' l' i' o' m' a' x' y. l' a' g' o' t' r' y' x' h' o. r' c' m' o'
 65. g' v. r' d' a' v' a' n' d' v. r' x' n' i' k' v. i' r' t' o'
 66. e. r' t' a' z' o. t' k' x' e. l' a' k' k' e. i' s
 67. z' o' n' a' m' v' n' t' r' o. r' i' s' k' a' r' p' o' t' a' r' i' l' i' x' t' o' p' -

æ ligdim pan - of: æ. r' l' e. i' j' i' m' p' a' n
 68. t' i' s' n' o' w' a: r' m' a' n' d' a' x' a' w' e. i' t' æ. l' n' o'
 x' o' x' t' o' n' d' v' o' t'
 69. d' a' m' a' n' o' k' o' l' y' r' p' t' b' a: z' o' v' y. r' t' s'
 f' o' t' o' r' i' z' o' n' s' x' o. e. l' o' r' i' n' d' a' k' a' n
 70. k' u' s' u' w' d' a' t' o' f' a' k' t' o' e. r' n' o' m' b' r' i: f' u'
 b' r' u. r' x' t'
 71. k' e' p. æ. r' n' a. t' m' a' n' æ. i' r' t' - m' a' n' æ. i' r' t' u' r'
 s' i. l' o' r'
 72. k' a' n' m' e. t' g' a. l' i' o' n' d' u' e. r' a' m' e. i' n' s' o' n' u' t' m'
 73. n' o. t' i' x' o' f' t' a. i' o' t' s' p' a' n' a' w' r' t' p' e. r' d' i' n'
 d' a' n' i: f' k' a: r'
 74. k' e' p' w' a' k' o' e' r' t' s' - v' a' v' o. e. l' o' r' d' a' m' i' d' a' x'
 || d' a' n' u. t' n' ||
 75. d' a' z' o' f' i' n' v' a. r' n' d' a' k' o' f' i' n' i' y' e' j' o. t' o' k'
 s' u' l' d' a' t' x' a' w' e. i' t'
 76. w' e. i' t' a' g' a. l' o' n' a' b' o. t' e' x' m' o. i' k' a' r' w' o. i' n' o'
 77. d' i' r' o. l' o' z' o' n' e. i' m' a' l' a' y' a' d' o. t' e' r' o' s'
 78. k' x' o' l' o. i' f' e' r' n' i' k' s' f' a. r' n' || o' r' g' i' w' o. t' e' r' t'
 f' a. r' n' ||
 79. t' h' i' n' o' k' a' w' a. r' z' d' o. i' r' t' i. l' o' r' d' a. r' s' o' t'
 k' o' s' t' a' d' o. i' o' p' o'
 80. x' a' n' o. l' o' z' a' n' æ. l' i' n' z' a' n' o. l' o' g' a' l' o. i' o' p' o'
 81. æ. r' d' o' x' t' o' r' k' o' n' i' s' m' e. t' j' o' e' r' k' l' i' z' o' f' k' o'
 n' o. t' b' o' s' g' o' d' o. t' e. r' o' b' e. i' t' o' z' a' p' l' y. r' k' o'
 82. d' a. r' i' s' o' n' s' p' o' e' r' t' o. i' o' t' i' l' i. l' o' r'
 83. æ. r' z' e. t' a' z' æ' o' k' e. t' o' l' i' o. t' o' p' o' || z' æ' n'
 s' t' r' o. t' c' t' ||
 84. o' t' f' o' l' i' o' k' s' u. r' x' t' n' i' k' s' g' o' l' a. i' k' x' e. l' i' t'
 æ' n' z' æ. r' h' d' u. r' m'
 85. y' i' n' a' m' v' i' c' i' n' d' i' s' d' r' o. i' x' f' a. r' n' d' a' n'
 d' a' t' o' r' s' t'
 86. d' i. r' o' w' e' x' l' y' r' p' t' k' r' u. r' m' - l' i' t' s' t' o. r'
 i' s' t' u. r' m'
 87. i' k' o' x' t' f' o' e. i' r' d' a' k' l' æ. r' o' n' a' n' a' n' t' r' u. i' e' m' o' l' t' f' o'
 88. d' i' m' b' u. r' k' i' s' x' o' s' t' o. r' o' v' a' v' a. r' n' o' o' k' a' i' s' t'
 i' n' t' a' s' l' i' t' k' o'

90. ʔⁿ li: ʔ kə wə ʔ s kə ʔ zt ʔⁿ qu: ʔ
 91. in də lu: ʔ mə ʔ i: ʔ t vɛ: ʔ st
 92. nə ʔ ʔ y: ʔ tə ʔ mɪ: ʔ t ʔ xʉ: ʔ ky: ʔ nə ʔ mi: ʔ kə
 93. ʔ y: ʔ t kʔi: ʔ s nə ʔ mæ: ʔ nən ʔ u: ʔ t
 94. kwe: ʔ t ni ʔ wə: ʔ zəkə ʔ m. ʔ y: ʔ t ʔ x̃ ʔ y: ʔ ʔ kə
 95. nə ʔ kə ʔ rwa ʔ kɛ: ʔ lɔ: ʔ dər ʔ i: ʔ s ʔ xʉ: ʔ t ʔ fə: ʔ t vɛ: ʔ t: ʔ z
 96. kmu: ʔ t ʔ ʔ səm ʔ blɛ: ʔ t. ʔ i: ʔ ŋkə ʔ vətə ʔ vətə: ʔ ʔ kə
 97. kmy: ʔ t i: ʔ ʔ st ʔ t fə: ʔ ʔ ʔ ʔ in ʔ də ʔ stə: ʔ l du: ʔ t n
 98. məm ʔ bry: ʔ z wə: ʔ s mɪ: ʔ t x
 99. də ʔ mɛ: ʔ l ʔ ʔ k bu: ʔ t z m ʔ ʔ k t nə ʔ g rə: ʔ ʔ tən
 tu: ʔ t z
 100. di ʔ bə: ʔ t tər ʔ mɛ: ʔ l ʔ ʔ t ʔ i: ʔ s ʔ dɪ: ʔ t n ʔ ʔⁿ ʔ y: ʔ t z
 stɪ: ʔ t ə mər ʔ mɛ: ʔ t tɪ: ʔ t x
 101. wə ʔ x ʔ t wə ʔ dɪ: ʔ t ʔ ʔ pɪ: ʔ t ky: ʔ nə ʔ vɪ: ʔ lən ʔ u: ʔ t p
 mɪ: ʔ t z
 102. ʔ t ʔ ʔ i: ʔ s ʔ u: ʔ t p ʔ s̃^m ʔ pɪ: ʔ t nt. ʔ t ʔ ʔ i: ʔ st ʔ i: ʔ p t
 ʔ s̃ k u: ʔ r nɛ: ʔ t gɛ: ʔ z.
 103. di: ʔ k ʔ ʔ m t nə: ʔ ʔ t nə ʔ mənɪ: ʔ t. ʔ t. ʔ l ʔ ʔ t
 104. in ʔ i: ʔ t v. ʔ ʔ ʔ z ʔ ʔ ʔ t m ʔ bə: ʔ z ʔ ʔ gə ʔ dɪ: ʔ vɪ: ʔ z ʔ s pɛ: ʔ r wə
 105. dæ: ʔ z v də ʔ gɛ ʔ dɔ: ʔ z ʔ u: ʔ t p ʔ d v: ʔ wə
 106. ʔ^m ʔ bə: ʔ l ʔ ʔ m ʔ ʔ l m̃ ʔ z̃ⁿ ʔ stɪ: ʔ t k fən ʔ də
 bry: ʔ t ʔ ʔ vɛ: ʔ t
 107. gə ʔ mɪ: ʔ t ʔⁿ ʔ zə ʔ vɛ: ʔ lən ʔ i: ʔ s kə ʔ mə ʔ kə: ʔ l zə
 108. ʔ t ʔ ʔ i: ʔ s ʔ fə ʔ lɛ: ʔ v ʔ zə ʔ gə ʔ kə: ʔ t m ə mɛ: ʔ t ʔ ʔ
 qu: ʔ t vɛ: ʔ s ʔ kɛ: ʔ l t
 109. di ʔ dɔ: ʔ ʔ z ʔ i: ʔ s ʔ ʔ t ʔ bɪ: ʔ kə nɔ: ʔ t ʔ xə ʔ m ʔ ʔ k t
 110. ʔⁿ ʔ gət z w də ʔ v rə ʔ w mɪ: ʔ t ky: ʔ nə ʔ n v: ʔ ʔ
 111. kɛ: ʔ bɪ: ʔ z gə: ʔ s ʔ xə: ʔ v: ʔ t m ʔ z t w ə: ʔ s ʔ x̃ⁿ
 qu: ʔ t ʔ z v: ʔ t
 112. dɪ: ʔ m ʔ b r ə w ə: ʔ z ʔ kɛ: ʔ l ʔ d ʔ t n ʔ ʔ x t ə dɪ: ʔ z ʔ i: ʔ s
 fə: ʔ t ə b ʔ w ə
 113. bə: ʔ k ə - i: ʔ k bə: ʔ k - gə: ʔ t bə: ʔ k t - ʔ t bə: ʔ k t -
 bə: ʔ k t ə m - w ə bə: ʔ k ə - i: ʔ k bə: ʔ k t ə - gə: ʔ t
 bə: ʔ k t ə - ʔ t bə: ʔ k t ə - w ə bə: ʔ k t ə - w ʔ ʔ ʔ j ʔ m ə
 gə: ʔ b ə k ə
 114. bɪ: ʔ t ʔ - i: ʔ k bɪ: ʔ t ʔ - gə: ʔ t bɪ: ʔ t ʔ - ʔ t bɪ: ʔ t ʔ - w ə
 bɪ: ʔ t ʔ - bɪ: ʔ t ʔ w ə: ʔ t - i: ʔ k b v: ʔ t - i: ʔ k ʔ m gə: ʔ b v: ʔ ʔ

bi: ʔ d ʔ d i: ʔ ʔ ʔ k
 115. tɪ: ʔ z ʔ k l a: ʔ l n m ʔ z ʔ z ʔ f a: ʔ l n
 116. gə ʔ ky: ʔ n d i: ʔ z ʔ a: ʔ ʔ z ʔ k r a: ʔ l g ʔ ʔ n u: ʔ t p d ə
 m a: ʔ t
 117. ʔ t ʔ f e: ʔ t g ə z ʔ ʔ i: ʔ d ʔ t s m u: ʔ t p m ə: ʔ t z a: ʔ l
 d ʔ ʔ ŋ k ə
 118. də ʔ m a: ʔ ʔ t ʔ z ʔ ʔ l. ʔ d ʔ t s m g ʔ ʔ l a: ʔ ʔ k ʔ t
 119. t ʔ r w ʔ ʔ z ʔ v ʔ x: ʔ t f p r ʔ ʔ t z ə
 120. ʔⁿ ʔ d ʔ r d i: ʔ t ʔ n ʔ z ʔ l k l i: ʔ g ə v ʔ ʔ l i: ʔ z ʔ k ʔ l ʔ s
 121. t w ʔ v: ʔ t ʔ z a: ʔ l g ʔ ʔ k ʔ o: ʔ t k ʔ - t k ʔ s t a: ʔ l
 122. t u: ʔ t ʔ ʔ i: ʔ s n ʔ x. ʔ y: ʔ t n - t i: ʔ s n ʔ x m ʔ z ʔ p a: ʔ s
 a f
 123. m a: ʔ ʔ n ʔ ʔ s m ʔ z ʔ k ə z ə m ʔ ʔ n ʔ n d ʔ ʔ ʔ z ʔ
 v a: ʔ n m ʔ ʔ t
 124. d a: ʔ b ʔ ʔ m ʔ z ʔ k ə z a: ʔ l d ʔ z z m u: ʔ t ʔ ʔ l a: ʔ k. ʔ y: ʔ n ə
 g r u: ʔ t ʔ
 125. d ə p a: ʔ s t ʔ o: ʔ z ʔ e: ʔ t ʔ x u: ʔ t ʔ w a: ʔ l ʔ n
 126. ʔⁿ ʔ z ʔ w. ʔ v: ʔ t ʔ s i: ʔ z a f f ʔ b r ʔ ʔ t
 127. d ə m ʔ ʔ l ʔ k s p ʔ ʔ t v: ʔ t ʔ ʔ t ʔ n ʔ ʔ ʔ z ʔ v a: ʔ n
 d ə k u: ʔ t
 128. d ə k ʔ ʔ t ʔ z ʔ l v: ʔ t f ʔ r d ə k r v: ʔ t ʔ s - d ə p r ʔ s ʔ l ʔ s
 129. d ə b ʔ r ʔ z f a: ʔ n d ə k r ʔ ʔ w ʔ t g ə
 b v: ʔ t ʔ g ə v a: ʔ n t x ə w i: ʔ t
 130. d ə t w i: ʔ t d ʔ ʔ t s ʔ k w v: ʔ m ə b v: ʔ t ʔ z
 131. k ʔ ʔ l m ʔ n ʔ m p ʔ ʔ l ʔ s ʔ ʔ m ʔ b l a. ʔ g ʔ s l v: ʔ t ʔ g ə
 132. d ə s v: ʔ t w ʔ ʔ i: ʔ t ə f l a.
 133. d ə s n ʔ ʔ l ʔ l e: ʔ t ʔ t i: ʔ k
 134. t i: ʔ z ʔ n ʔ z ʔ w g ʔ ʔ l e: ʔ t ʔ d a k u: ʔ g ʔ z i: ʔ t n ʔ ʔ m
 135. n i: ʔ p ʔ ʔ t w ʔ t n a. ʔ n ʔ z ʔ l n i: ʔ f ʔ t ʔ t
 136. d u: ʔ t n - i: ʔ k d ʔ ʔ t ʔ n t - g ʔ ʔ t d u: ʔ t ʔ g ʔ t - ʔ t
 d u: ʔ t ʔ g ʔ t - w ʔ ʔ t d ʔ ʔ t ʔ n t - g ʔ ʔ t d u: ʔ t ʔ g ʔ t -
 z ə d ʔ ʔ t ʔ n t - i: ʔ k d e: ʔ t ʔ t - g ʔ ʔ t d e: ʔ t ʔ t - ʔ t
 d e: ʔ t ʔ t - w ʔ ʔ t d e: ʔ t ʔ n t - g ʔ ʔ t d e: ʔ t ʔ t - z ə
 d e: ʔ t ʔ n t - d e: ʔ t ʔ k i: ʔ k d a - d e: ʔ t ʔ m ʔ t n a
 m ʔ z - d e: ʔ t ʔ z ʔ t n a m ʔ z
 137. d ʔ ʔ ʔ p ʔ z - ʔⁿ ʔ d ʔ ʔ ʔ p ʔ k l i: ʔ t ʔ ʔ t - d ʔ d ʔ ʔ ʔ p ʔ f ʔ ʔ t ʔ t
 d ə s v: ʔ l d ʔ ʔ t

138. doersə - æ.ɾ doerst - æ.ɾ doerstə - æ.ɾ
 je.ɾ. ʔdoersə
 139. ba.ɪəno - ik ba.ɪən - gæ.ɾ bi.ɾ.ɳt -
 æ.ɾ bi.ɾ.ɳt - wæ.ɾ ba.ɪəno - gɪ.ɾlə bi.ɳt -
 2ə ba.ɪəno - bi.ɳtəmi - bʊ.ɳtəmi - ikeɾ
 ʔəbʊ.ɳnda

140. Lokale Landmaten: ʔn ruɾj = 6m².

141. Lokale Waternamen: də vɔ:ɪrt
 (Kempische vaart) - tsχa.n - ta.ɫbɛ.ɾt
 ka.ɳno:ɪl - də lɔ:ɪrsə be.ɾik

De naam van deze gemeente in haar eigen dialect is: tsχo.ɳtə

De inwoners heten: tsχo.ɳtəɳɛ:ɾs

Zij hebben geen bijnaam.

Staal aantal inwoners op 31 dec. 1947: 16.937.

Gealtoestand. De voornaamste wijken zijn: tɪ.ɾɾɾ - də klä:mpɔɾ - bɪ.ɾɾəgē.ɳt -
 də də.ɾɳɳt - də dū.ɳk - dan ɳɾst - tsχo.ɳtəɳɛ:ɾs - dan ɛɳɳɾwt - də bräko - tɾəsfɛɳt -
 tɪ.ɾɳtχot - də brɪ.m - tsχu.ɾm - tɾɪ.pəɳɪ.ɾəko - tsχo.ɳtəɳɛ:ɾs χəmi.ɳt - də ga.ɳker.təɳɛ -
 oɾ.cɳrdə vɔ:ɪrt

Het dialect van tsχo.ɳtəɳɛ:ɾs χəmi.ɳt is meer St.-Jobs georiënteerd. Misschien zijn er wel enkele families waar A.B. wordt gesproken en denkelyk wordt er in een paar families, afkomstig uit Antwerpen, Frans gesproken.

Er zijn slechts een 12tal boerenfamilies want de overgrote meerderheid van de bevolking bestaat uit arbeiders (metselaars, timmerlui, meubelmakers, diamantbewerkers, scheepstimmerwerf-arbeiders), van wie de meesten te Merksem en te Antwerpen (haven) werken.

Zegslieden. 1. Schenk-Van den Keybus, Franciska; 59j.; hier geb.; huisvrouw; heeft altijd hier verbleven; V.en M. van hier; spreekt slechts dialect.

2. Schenk, Eduard; 60j.; hier geb.; schrijverker; heeft altijd hier verbleven; V.en M. van hier; spreekt slechts dialect.

3. Van den Berghe-Schenk, Johanna; 23j.; hier geb.; huisvrouw; dochter van een 2; spreekt slechts dialect.